

अनुसूचि ५

निशुल्क उपचार सेवा माग गर्ने विरामी वा निजको आफन्तबाट प्राप्त गर्नुपर्ने विवरण

(दफा सँग सम्बन्धित)

काठमाडौं महानगरपालिका

१. विरामीको व्यक्तिगत विवरण

- | | | | |
|----------------------------|--------------------------|---------------|-------------------|
| क) नाम थर | ख) उमेर | ग) लिङ्ग | घ) बाबु आमाको नाम |
| ड) विरामीको ठेगाना : | | | |
| अ) जिल्ला : | आ) गाउँपालिका नगरपालिका: | इ) वार्ड नं : | |
| च) सम्पर्क टेलिफोन (भएमा): | छ) HMIS जातिगत समूह : | | |

२. विरामीका वारेमा थप विवरण

- क) यस आ.व. भित्र निशुल्क उपचार सेवा प्रयोग गरिसकेको छ / छैन?
ख) विरामी कुन लक्षित वर्ग भित्र पर्दछ, उपयुक्त कोठामा चिन्ह लगाउनुहोस्।
विपन्न असहाय वेवारिसे
विपन्न/आकस्मिक विरामी

घ) लक्षित वर्ग प्रमाणित गर्ने आधिकारिक परिचयपत्र वा सिफारिस पत्रछ / छैन ?

३. विरामीको आर्थिक अवस्था (उपयुक्त कोठामा चिन्ह लगाउनुहोस्)

- क) विरामी र उसको परिवारको आम्दानीको स्रोत :
- i) कृषि तथा गैरकृषि अदक्ष ज्याला मजदुरी
 - ii) भारतमा कृषि तथा गैरकसषि सीपमुलक ज्याला मजदुरी
 - iii) कृषि
 - iv) नेपाल वा विदेशमा सरकारी तथा निजी संस्थामा नियमित नोकरी
 - v) बन्द व्यापार वा व्यवसाय
 - vi) मलेशिया वा अरब देशहरूमा बैदेशिक रोजगारी
 - vii) अन्य (तोक्नुपर्ने)
- ख) विरामीको आम्दानीका स्रोत, विरामी त उनको लुगा, जुल्ता तथा गहना र शारीरिक अवस्था हेदा उनले दिएको उत्तर मेल नखाएमा आवश्यकताअनुसार थप प्रश्न गरी समग्रमा तपाईंलाई परेको छापका आभारमा विरामी

अति गरीबमा पर्दछ □ गरीबमा पर्दछ □ गरीब भित्र पदैनन् □
मैले आफ्नो र सिंगोको परिवारको आम्दानिबाट उपचार गराउन असमर्थ भएकोले यस अस्पतालबाट
उपलब्ध हुने निःशुल्क उपचार वा आशिक छुटको व्यवस्था गरी पाउँ । उपरोक्त व्यहोरा ठीक साँचो छ ,
झुट्टा ठहरेमा कानून वमोजिम सहुँला बुझाउँला ।

.....
विरामिको वा अभिभावकको दस्तखत

| | | |
|------------|---------------|---------------|
| तयार गर्ने | सिफारिस गर्ने | स्विकृत गर्ने |
| नाम : | नाम : | नाम : |
| पद | पद | पद |
| दस्तखत | दस्तखत | दस्तखत |
| मिति | मिति | मिति: |